

# आत्मबल प्रतिबद्धता (*Resilience Commitment*)

## उद्देश्य



नोभेम्बर २०१९ सालमा, कुलपति Rebecca Blank ले ***Second Nature*** आत्मबल प्रतिबद्धतामा हस्ताक्षर गर्नुभयो । आत्मबलले संस्था र समुदायहरूको क्षमतालाई जलवायु परिवर्तनको प्रभावहरूको लागि तयार हुने, कम गर्ने र समायोजन गर्ने जनाउँदछ । हस्ताक्षर समारोहको क्रममा, कुलपति Blank ले जोड दिनुभयो कि आत्मबल प्रतिबद्धताले समग्र दृष्टिकोण र समसामायिक आवश्यकता झल्काउँछ: "हामी विश्वव्यापी सङ्कटको सामना गर्दैछौं, र यसलाई सम्बोधन गर्नमा उच्च शिक्षाको भूमिका छ भनेर हामी स्वीकार्छौं ।"

आत्मबल प्रतिबद्धता पूरा गर्न, विश्वविद्यालयले जोखिमको मूल्याङ्कन गर्नेछ र जलवायु कार्य र समायोजन योजनाको (*Climate Action and Adaptation Plan*) निर्माण र कार्यान्वयन गर्नेछ । यस योजनाले आत्मबलको पाँच भिन्न आयामहरूलाई सम्बोधन गर्नेछ: पूर्वाधार, अर्थव्यवस्था, पर्यावरण प्रणाली सेवा, सामाजिक समन्याय र प्रशासन, र स्वास्थ्य र भलाई । तपाईं यी आयामहरू साथसाथै आत्मबलमा योगदान पुऱ्याउने विशेषज्ञहरू, संगठनहरू र समितिहरूका बारे जान्नका लागि तलको संसाधन खण्डमा थप पढ्न सक्नुहुन्छ । *UW-Madison* को हरितगृह ग्यास विसर्जन डाटाको बारेमा जान्नका लागि, [यहाँ](#) थिच्नुहोला ।